



- वार्ड भित्र दगर्न मनाही



- जब तपाईंको बच्चा शरीरको निम्न भागको दुर्बलताले गर्दा अस्थिर हुँदै हिंड्छ कृपया साथ दिनुहोस नत्र सहायताको निम्ति अनुरोध गर्नुहोस।



- बच्चा एकलै चौकीमा बसेको समयमा कहिले पनि एकलो छोडेर नजानुहोस।



वार्डको आँकडा अनुसार, उँचाईबाट लडेको घटनामा ९५% बच्चा लडेको कारण सुताउने कोक्रोको (क्रिब) बार रेखदेख गर्ने मानिसको अनुपस्थिति मा, उच्चतम अवस्था सम्म उठाएर नराखेकोले गर्दा हो।

तपाईंले एकै क्षणको निम्ति पनि बच्चालाई एकलो छोड्नु पर्दा बच्चाको सुरक्षाको निम्ति कोक्रोको बार ठीक प्रकारले माथि सम्म उठाउनु पर्ने औचित्य माथि हामी अत्यन्त महत्व दिन्छौं।

अंग्रेजीरनेपालीसंस्करणबीचकुनैपनिविसंगतिभएमा, अंग्रेजीसंस्करणप्राथमिकताहुनेछ।

Should there be any inconsistency between the English and Nepali version, the English version shall prevail.

आभार स्वीकृति:

鳴謝
Acknowledgement

रोगी सशक्तिकरण कार्यक्रम
न्यू टेरिटोरिज वेस्ट क्लस्टर

新界西醫院聯網
New Territories West Cluster
病人啟力基金
Patient Empowerment Programme

Date of Printing : Nov., 2019

शिशुहरुको साधारण वार्ड लड्न वा पछारिन देखि बचाव गर्ने Fall Prevention




चुन मुन अस्पताल

शिशु अनि किशोरहरुको औषधि विभाग

Tuen Mun Hospital

Department of Paediatrics & Adolescent Medicine



लड्णबाट जोगाउने उपाय बारे परामर्श

प्रिय निर्देशिका:

बाल्य अवस्था बच्चाको विकाश द्रुतगतिमा हुने समय हो अनि लड्ण खतरा घरमा अथवा अस्पतालमा पनि सम्भव हुन्छ।

बच्चा हुर्किदै अनि विकाशित हुँदै जाँदा लड्ण जोखिमको विषयमा मातापिता अनि रेखदेख गर्नेहरुलाई बच्चालाई लड्णबाट कसरी जोगाउन पर्ने हो सो अझ राम्रो प्रकारले बुझ्नलाई हामी परामर्श दिई रहेछौं।

बच्चाहरु अस्पतालमा भएको समयमा लड्ण खतरा रोकथाम गर्ने अनि कम गर्ने एउटा

पलंग अनि कोठामा सुरक्षा:



- छोडेर जान अघि कोक्रोको बार उच्चतम अवस्था सम्म उठाएर राखेको निश्चित गर्नुहोस।



- तपाईंको बच्चालाई पलंगमा उभिनु नदिनुहोस।



- तपाईंको बच्चाको सहायता माग्ने घण्टी (कल बेल) उसको हातले भेटने स्थानमा राखिदिनुहोस अनि सहायता चाहिएको समयमा यसको प्रयोग गर्नु भन्नुहोस।



- प्रयोजन परेमा सुरक्षा बनियान (सेफ्टी भेस्ट) व्यवहार गर्नुहोस।